

(1)

तपाईं कहाँ किनमेल गर्नुहुन्छ? अङ्ग्रेजी (अमेरिकी)

# तपाईंलाई Shopper Hub मा स्वागत छ।

हामी तपाईंलाई कसरी मद्दत गर्न सक्छौं?

## Shopper एप पहुँचसम्बन्धी दिशानिर्देशहरू

Shipt, Shipt प्लेटफर्म ("Shoppers") को प्रयोग गरेर डेलिभर गर्नेहरूलाई अर्थपूर्ण अवसरहरू प्रदान गर्नमा समर्पित छ। आफ्नो व्यवसाय बढाउन, ग्राहकका अपेक्षाहरू पूरा गरी त्यसभन्दा बढी गर्न र कानुनी आवश्यकताहरूको पालना गर्न उत्साहित Shoppers सँग साझेदारी गर्न पाउँदा Shipt गर्व गर्छ।

Shipt प्लेटफर्मको प्रयोग गर्दा किनमेलकर्ता र ग्राहक दुवैलाई व्यावसायिक अनुभव र सुरक्षित महसुस होस् भनी हामीले Shopper एप पहुँचसम्बन्धी दिशानिर्देशहरू ("दिशानिर्देशहरू") निर्माण गरेका छौं। यी दिशानिर्देशहरूलाई बेवास्ता गरी कार्य गर्दा Shipt Shopper सम्झौताको उल्लङ्घन गरे वापत किनमेलकर्तालाई Shipt प्लेटफर्ममा निष्क्रियकरण गरिन सक्छ। निष्क्रियकरण गर्नु उपयुक्त छ कि छैन भनेर निर्धारण गर्नुअघि Shipt ले पनि समस्याको सम्बन्धमा अनुसन्धान गर्नुपर्ने हुन सक्छ। त्यस्ता अवस्थाहरूमा, अनुसन्धानको क्रममा किनमेलकर्ताको खाता निलम्बित हुन सक्छ। निष्क्रियकरणसम्बन्धी थप जानकारीका लागि [यहाँ](https://www.shipt.com/shopper/deactivations) (<https://www.shipt.com/shopper/deactivations>) क्लिक गर्नुहोस्।

## सुरक्षा कायम राख्ने र Shipt समुदायको सम्मान गर्ने

Shipt किनमेलकर्ता, ग्राहक, मुख्यालयका कर्मचारी र खुद्रा साझेदारहरूबिच बनाइएको अद्भुत समुदायको कदर गर्दछ। हामी तपाईंलाई सँधैभरी ग्राहकलाई 5-तारे अनुभव प्रदान गर्न सहयोग गरेको महसुस गराउनमा काम गर्दैछौं साथसाथै तपाईंले सम्बन्धको यो महत्त्वपूर्ण पारिस्थितिक प्रणाली फस्टाउने सुनिश्चित गर्न आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ भन्ने पनि आशा गर्दैछौं।

तपाईं हाम्रो समुदायलाई कायम राख्न निम्न भूमिका खेल्न सक्नुहुन्छ:

- ग्राहक, खुद्रा साझेदार, पसलका कर्मचारी, मुख्यालयका कर्मचारी र अन्य Shoppers लाई आदरपूर्वक व्यवहार गर्नुहोस्;
- Shoppers, ग्राहक, पसलका कर्मचारीहरू र मुख्यालयको सहायता विभागसँग व्यावसायिक हिसाबमा कुराकानी गर्नुहोस्;
- अन्य Shoppers तथा ग्राहकहरूको गोपनीयताको सम्मान गर्नुहोस्। यसमा Shoppers तथा ग्राहकहरूको अनधिकृत फोटोहरू खिचनबाट बच्नु, अरुको निजी ठाउँलाई ध्यानमा राख्नु र बदमासी वा उत्पीडन ठहर्न सक्ने व्यवहारबाट बच्नुजस्ता कार्य समावेश हुन्छ;

- भेदभावपूर्ण मान्न सकिने कट्टर भाषा वा टिप्पणीहरूको प्रयोग नगर्नुहोस्; र
- विशेष आहार प्रतिबन्ध र प्राथमिकताहरूप्रति सहानुभूति जनाउने प्रयत्न गर्नुहोस्।

Shipt को पहिलो प्राथमिकता सुरक्षा हो। तसर्थ, हाम्रा ग्राहकहरू, खुद्रा साझेदारहरू, सर्वसाधारण, मुख्यालयका कर्मचारीहरू वा अन्य किनमेलकर्ताहरूको सुरक्षालाई खतरामा पार्ने वा जोखिममा पार्ने कुनै पनि व्यवहारमा संलग्न हुने कार्य निष्क्रियकरणको आधार बन्न सक्छ। यसमा निम्न समावेश हुन सक्छन् तर त्यतिमा मात्र सीमित छैन:

- हिंसात्मक वा अनुचित व्यवहार जसमा निम्न समावेश हुन सक्छन् तर त्यतिमा मात्र सीमित छैन:
  - आक्रमण र/वा हिंसा गर्न खोजेको जस्तो गर्ने वा धम्की दिने;
  - प्रत्यक्ष रूपमा वा विद्युतीय उपकरणमार्फत आक्रामक हाउभाउ देखाउने;
  - मानसिक रूपमा अपमानजनक धम्की वा व्यवहारमा संलग्न हुने;
  - भुक्तानी वा मूल्याङ्कनका सम्बन्धमा ग्राहकहरूलाई उत्पीडन गर्ने वा ग्राहकहरूलाई टिप्सका लागि अनुरोध गर्ने;
  - सञ्चार गर्दा अनुपयुक्त भाषा वा अपशब्द बोल्ने;
  - सेवा प्रदान गरिसकेपछि ग्राहकको अनुमतिविना नै उनीहरूको घरमा प्रवेश गर्ने वा त्यहाँ फर्कने; र/वा
  - Shipt समुदायका अन्य सदस्यहरूका विरुद्ध जानाजान झूटा दावीहरू गर्ने;
- अवाञ्छित सम्पर्कमा ग्राहकहरू वा अन्य Shoppers का सम्बन्धमा अवाञ्छित व्यक्तिगत प्रश्नहरू सोध्ने पछि तर त्यतिमा मात्र सीमित छैनन्;
- प्राधिकरणबिना नै ग्राहकहरू वा अन्य Shoppers का व्यक्तिगत जानकारीको खुलासा;
- Shipt प्लेटफर्ममा सेवाहरू प्रदान गर्दा अवैध लागूपदार्थ वा मदिराको प्रयोग, वा त्यसका कारणले व्यक्तिको क्षमतामा ह्रास आउने;

- **California MA:** Shipt प्लेटफर्ममा सेवाहरू प्रदान गर्दा Shipt ले लागूपदार्थ वा मदिराको प्रभावमा रहेको शंका गरेको कुनै पनि

किनमेलकर्तालाई थप अनुसन्धानको खातिर Shipt प्लेटफर्मको पहुँच तत्कालै निलम्बन गर्नेछ;

- राज्यको कानूनले स्पष्ट रूपमा यस प्रतिबन्धलाई निषेध नगरेसम्म तेस्रो-पक्ष खुद्रा बिक्रेताको सम्पत्तिमा वा ग्राहकको स्थानमा बन्दुक वा हतियारको स्वामित्व;
- Shipt प्लेटफर्ममार्फत सेवाहरू प्रदान गर्दा सम्पत्तिमा क्षति पुर्याउने;
- उत्पीडन गर्ने वा भेदभावपूर्ण आचरण देखाउने उदाहरणका लागि, आपत्तिजनक हाउभाउ, गाली वा अन्य अवाञ्छित आचरण। Shipt ले नश्ल, रङ्ग, वंश, उत्पत्ति थलो, धर्म, पन्थ, उमेर, शारीरिक वा मानसिक अशक्तता, लिङ्ग, यौन झुकाव, लैङ्गिक पहिचान वा अभिव्यक्ति, चिकित्सा अवस्था, आनुवंशिक जानकारी, वैवाहिक स्थिति वा सैन्य वा पूर्व सैनिक स्थितिको आधारमा गरिने भेदभाव वा उत्पीडन सहँदैन। Shipt को यौन उत्पीडन रोकथाम नीति [यहाँ \(/harassment-prevention-policy\)](#) फेला पार्न सकिन्छ;
- Shipt प्लेटफर्ममा रहँदा लापरवाहीपूर्वक वा अन्यथा असुरक्षित तरिकाले सवारी चलाउने;
- खाद्य सुरक्षालाई जोखिममा पार्ने आचरणमा संलग्न हुनु, जस्तै प्याकेजिङ्गलाई तलमाथि गर्नु, झोलामा खुद्रा बाहेकका वस्तुहरू राख्नु, इन्सुलेटेड झोलाहरू ल्याउन वा प्रयोग गर्नमा असफल हुनु, वस्तुहरू ढुवानी गर्न सफा कार कायम गर्न असफल हुनु वा ग्राहकका सामानहरूमा धुवाँले ढाकिएको हुनु;
- Shipt प्लेटफर्ममा त्यस्तो व्यक्ति, जो अनुमोदित Shopper होइन र तपाईंसँग किनमेल वा डेलिभरी गर्न अनुमोदित छैन त्यस्ता व्यक्तिहरूको साथमा सेवाहरू प्रदान गर्ने; र/वा
- लागू कानूनहरू अनुरूप, प्रारम्भिक वा त्यसपछिको आपराधिक पृष्ठभूमि जाँच र/वा मोटर वाहन रिपोर्ट जाँच पास गर्न असफल हुनु।

Shipt प्लेटफर्म प्रयोग गर्दा तपाईंलाई कहिल्यै पनि आफ्नो सुरक्षाका सम्बन्धमा प्रश्न उठ्न थाल्यो भने चरणवद्ध सहायता 24/7 को लागि Shipt सहायता टोलीलाई तुरुन्तै सम्पर्क गर्नुहोस् । साथै, हाम्रो समर्पित Shipt विश्वास तथा सुरक्षा टोलीले सम्भावित धम्कीपूर्ण व्यवहारका सबै रिपोर्टहरूको समीक्षा गर्दछ। हामी Shoppers को सुरक्षा कसरी गर्छौं भन्ने बारेमा यहाँ (<https://www.shipt.com/shopper-safety/>) थप फेला पार्नुहोस्।

## सामाजिक सञ्जाल समुदाय

Shopper को रूपमा, Shipt ले तपाईंलाई फेसबुकमा आधिकारिक Shopper लाउञ्जमा सामेल हुन आमन्त्रित गर्दछ। यो अनलाइन समूह यस्तो ठाउँ हो जहाँ Shoppers, समुदायको रूपमा एकसाथ आउन सक्छन् र यसलाई व्यावसायिक राख्न Shipt द्वारा नियन्त्रित गरिएको छ। तपाईंले लाउञ्जमा सामेल हुने Shoppers ले पालना गर्ने अपेक्षा गरिएको दिशानिर्देश र अपेक्षाहरूको रूपरेखा Shopper लाउञ्जको "फाइलहरू" खण्ड (र फेसबुक समूहको "नियमहरू" खण्ड) भित्र फेला पार्न सक्नुहुन्छ।

## सेवाका मापदण्डहरू

Shipt प्लेटफर्म प्रयोग गर्ने ग्राहकहरूले यस सम्बन्धमा आफ्नो अनुभव सकेसम्म व्यक्तिगत र स्मरणीय हुने अपेक्षा गर्छन्। सेवाको मापदण्डलाई कायम राख्दै, ग्राहकहरूलाई थप अर्डरहरू दिन प्रोत्साहित गरिन्छ जसले गर्दा Shoppers लाई थप पैसा कमाउने र Shipt प्लेटफर्ममा आफ्नो व्यवसाय बढाउने अवसर दिन्छ। तल उल्लिखित सेवाका कुनै पनि मापदण्डहरू पूरा गर्नमा भएको असफलताको नतिजाको रूपमा Shipt प्लेटफर्ममा अस्थिरता निम्त्याउँछ जुन निष्क्रियकरणको आधार पनि हो:

- ग्राहक मूल्याङ्कन कम्तीमा पनि 4.7 कायम गर्नमा असफल हुनु;
- किनमेल तथा अर्डर डेलिभर गर्नमा र डेलिभरीको मात्र अर्डरमा न्यूनतम समयमै उपस्थित हुने प्रतिशत 90% कायम गर्न नसक्नु;
- 90% वा सोभन्दा बढीको न्यूनतम विश्वसनीयता प्रतिशत कायम गर्न नसक्नु;
- ढिलो भएको खण्डमा क्षमा प्रदान गर्ने अर्डरहरू सहित, अत्यधिक मात्रामा अर्डरहरू दावी गर्ने र अनुरोध गरिएको डेलिभरी अवधिभित्र त्यसलाई पूरा गर्नमा असफल हुने;
- रूटमा भएका सबै प्याकेजहरू पिकअप गर्नमा बारम्बार असफल हुने;
- खुद्रा विक्रेता वा क्रमबद्ध गर्ने केन्द्रमा बारम्बार आगमन वा पिकअप अवधिभन्दा पछाडि पुग्नु;
- पिकअप अवधिको 60 मिनेटभित्र बारम्बार रूट छोड्नु;
- रूटहरू बारम्बार ढिला पूरा गर्ने;
- प्याकेजहरू र/वा वस्तुहरू उपयुक्त डेलिभरी ठेगानामा डेलिभर गर्नमा बारम्बार असफल हुनु;
- अर्डरहरूमा बारम्बार गलत, छुटेको वा क्षतिग्रस्त वस्तुहरू डेलिभर गर्ने;
- डेलिभरी पूरा गर्ने प्रयास नै नगरी बारम्बार प्याकेजहरू फिर्ता गर्ने;
- उचित कारण बिना नै दावी गरिएको अर्डर पूरा गर्नमा बारम्बार असफल हुनु;
- फिर्ता गर्दाको फोटोहरूको प्रमाण पेस गर्नमा बारम्बार असफल र/वा पसलमा Best Buy प्याकेजहरू फिर्ता गर्दा स्पष्ट रूपमा प्याकेज र यसको वरपरका दृश्यहरू समावेश भएको फिर्ता फोटोहरूको प्रमाण पेस गर्नमा असफल हुनु;
- गलत प्रतिस्थापनहरू, ग्राहकका लागि खरिद गरिएका वस्तुहरू फेला नपरेका भनी चिह्न लगाउने लगायत वस्तुहरूको जानकारी गलत रूपमा Shopper एपमा प्रविष्ट गर्ने वा गलत ग्राहकलाई वस्तुहरू डेलिभर गर्ने;

- पसल/खुद्रा विक्रेताले उनीहरूको पसल/खुद्रा विक्रेता नीति वा निर्देशनहरू प्रदान गरेको खण्डमा त्यसको पालना गर्नमा असफल हुनु। कुनै खुद्रा साझेदारले किनमेलकर्तालाई उनीहरूको पसलमा प्रतिबन्ध लगाइएको कागजात प्रदान गरेमा त्यसले किनमेलकर्तालाई उक्त खुद्रा साझेदारबाट प्रस्तावहरू प्राप्त गर्नमा असमर्थता निम्त्याउन सक्छ;
- Shopper Hub (/building-your-business/prohibited-items) मा उल्लेख गरिएका प्रतिबन्धित वस्तुहरू डेलिभरी गर्ने;
- किनमेलकर्ताका सम्बन्धमा असुरक्षित वा अन्यथा अनुपयुक्त आचरणको घटनाका रिपोर्टहरू आएमा;
- अनुरोध गरिएको डेलिभरी अवधिको 30 मिनेटभित्रमा ग्राहकहरूलाई सम्पर्क गर्न वा किनमेल सुरु गर्नमा असफल भएमा; र/वा
- बारम्बार र रणनीतिक रूपमा अर्डरहरू पुनः प्राप्त गर्ने अभिप्रायले अर्डर जारी गर्ने।

## प्लेटफर्मको दुरुपयोग

ग्राहकहरूले आफ्नो घर र व्यवसायिक स्थानहरूमा खाना, घरको सामान र अन्य जस्ता व्यक्तिगत वस्तुहरू डेलिभर गर्न किनमेलकर्ताहरूमाथि अविश्वसनीय मात्रामा विश्वास गर्छन्। त्यसो भएको हुनाले, किनमेलकर्ताहरूले निष्ठा र इमानदारीका साथ किनमेल र डेलिभरी गर्ने अपेक्षा गरिन्छ। धोकाधडी, बेइमानी वा छलपूर्ण व्यवहार गरेर गरिने विश्वासको यस भावनाको उल्लङ्घन सह्य हुने छैन।

निम्नमध्ये कुनैमा संलग्न हुँदा किनमेलकर्तालाई निष्क्रियकरण गरिन सक्छ:

- ग्राहकको Shipt अर्डरमा भएका आवश्यक र अनुरोध गरिएका वस्तुहरू बाहेक अन्य कुनै पनि चीज खरिद गर्ने;
- ग्राहकले अनुरोध गरेका वस्तुहरूको इन-स्टोर भुक्तानी बाहेकका अन्य कुनै पनि चीजको भुक्तानी गर्न Shipt कार्डको प्रयोग गर्ने;

- एउटै नाममा वा उपनाम मार्फत धेरै Shopper खाताहरू खोल्ने;
- आफ्नो Shopper खाता नाबालिगहरूका साथै अर्को अनधिकृत व्यक्तिसँग शेयर गर्ने वा तिनीहरूलाई आफ्नो खाताबाट सेवाहरू पूरा गर्न अनुमति दिने;
- खुद्रा विक्रेताले निषेध गरेको हरेक अवस्थामा व्यक्तिगत प्रयोगको लागि Shipt इनाम कार्ड प्रयोग गर्ने वा Shipt अर्डरहरूको लागि व्यक्तिगत इनामहरू प्रयोग गरेर पोइन्टहरू प्राप्त गर्ने;
- रेफरल इनाम कार्यक्रम, Shopper वा अन्य Shipt प्रवर्द्धन वा प्रोत्साहनको दुरुपयोग वा हेरफेर गर्ने;
- विशेष भुक्तानी प्राप्त गर्न र/वा त्यसलाई बढाउनको लागि यसलाई रद्द गर्ने उद्देश्यले अर्डरको गलत तरिकाले एपमा "किनमेल" गर्ने;
- डेलिभरी मात्र गर्नुपर्ने प्याकेजहरूलाई पिक अप गर्ने बेलामा डेलिभरीको प्रयास नै नगरी बारम्बार रद्द गर्ने;
- Shipt सञ्चालनमा नभएका जिप कोडहरूमा Shipt प्लेटफर्मबाट काम पूरा गर्ने;
- iBotta जस्ता इनाम प्लेटफर्महरूमा व्यक्तिगत प्रयोगको लागि Shipt अर्डरहरूका स्टोर रसिदहरूको प्रयोग गर्ने;
- इनाम पोइन्टहरू कमाउन र प्रतिपूर्ति पाउनको लागि जानाजान व्यक्तिगत कार्डबाट Shipt अर्डरहरूको भुक्तानी गर्ने;
- निम्न तरिकाले मूल्याङ्कन प्रणालीमा हेरफेर गर्ने तर त्यतिमा मात्र सीमित छैन:
  - आफ्नो अर्डर प्राप्त गर्ने सम्भावनाहरू बढाउनको लागि तपाईंले ग्राहकलाई अन्य किनमेलकर्तालाई कम मूल्याङ्कन गर्न प्रोत्साहित गर्ने
  - आफ्नो ग्राहक खातामा वा आफ्नो घरपरिवारको खाताबाट गरिएको अर्डर दावी गर्ने र डेलिभर गर्ने
  - आफूलाई 5-तारे मूल्याङ्कन प्रदान गर्न ग्राहकहरूलाई अनुचित रूपमा दबाब दिने;
- अर्डर पूरा गर्न लाग्ने समय र दूरीलाई नियतवश हेरफेर गर्ने वा त्यसलाई हेरफेर गर्ने;



- अरूलाई मौका नदिन Shopper एपमा अर्डरलाई पहिले नै डेलिभर गरिएको रूपमा चिह्न लगाउने;
- किनमेलकर्ताको आवेदनको प्रक्रियाको क्रममा गलत वा अवास्तविक व्यक्तिगत पहिचान जानकारी प्रदान गर्ने जसमा झूटो नाम, जन्म मिति वा SSN प्रदान गर्ने वा अन्यथा बेइमानी वा धोखाधडीयुक्त आचरणमा संलग्न भएको, तर त्यतिमै सीमित छैन;
- हालको Shopper खातासम्बन्धी र सही तथा पूर्ण जानकारी कायम गर्न असफल;
- अपशब्दलाई एपमा आफ्नो इच्छाइएको नामको रूपमा प्रयोग गर्ने, र/वा ग्राहकहरूबाट टिप्सहरू लिनको लागि आफ्नो इच्छाइएको नामको प्रयोग गर्ने;
- ट्रेडमार्क, प्रतिलिपि अधिकार वा अन्य बौद्धिक सम्पत्तिको अनधिकृत प्रयोग;
- Shopper ले ग्राहक वा Shopper खातामार्फत् गरेको कुनै पनि बेइमान वा कपटपूर्ण गतिविधि; र/वा
- **California मा:** 24 घण्टाको अवधिमा 6 घण्टाको अविच्छिन्न विश्राम नलिई Shipt प्लेटफर्ममा 12 घण्टाभन्दा बढी काम गर्ने।

## लागू हुने कानून वा नियमको उल्लङ्घन

Shipt प्लेटफर्म मार्फत सेवाहरू प्रदान गर्दा कुनै किनमेलकर्ताले सङ्घीय, राज्य तहको वा स्थानीय कानून, प्रावधान वा निर्देशन उल्लङ्घन गरेमा निलम्बन वा निष्क्रियकरण गरिन सक्छ। उदाहरणमा निम्न समावेश हुन सक्छन् तर त्यतिमा मात्र सीमित छैन:

Shipt प्लेटफर्म मार्फत सेवाहरू प्रदान गर्दा लागू हुने कुनै पनि सङ्घीय, राज्य तहको वा स्थानीय कानून, नियमन वा मार्गदर्शनको पालना गर्नेमा असफलता;

लागू हुने कानुनी र/वा सम्झौतासम्बन्धी मापदण्डहरूसँग अनुरूप पर्याप्त बीमा कायम गर्नमा असफल;

अनुमतियोग्य क्षेत्रहरूमा प्लेटफर्ममार्फत मदिरा डेलिभरी गर्न प्रमाणित भएका Shoppers ले सान्दर्भिक मदिरा कानून, नियमहरू र खुद्रा विक्रेता नीतिहरूको पालना गर्नमा असफलता, जसमा निम्न पर्दछन् तर त्यतिमै सीमित छैन: आईडी जाँच नगर्ने, नाबालिग वा स्पष्ट रूपमा मात लागेको व्यक्तिलाई मदिरा डेलिभरी गर्ने, आईडीको अमान्य फारम स्वीकार गर्ने वा मदिराको अर्डर कुनै पनि व्यक्तिको अनुपस्थितिमा डेलिभरी गर्ने; र/वा

प्लेटफर्म मार्फत प्रिस्क्रिप्शन अर्डरहरू डेलिभर गर्न प्रमाणित भएका Shoppers ले लागू हुने प्रिस्क्रिप्शन डेलिभरी कानून र नियमहरूको पालना गर्नमा असफलता, जस्तै: प्रिस्क्रिप्शन डेलिभरी अर्डरलाई व्यक्तिको अनुपस्थितिमै छोड्नु वा सफल नभएको डेलिभरी खुद्रा विक्रेतालाई फिर्ता गर्नमा असफल हुनु।

पछिल्लो पटक अक्टोबर 8, 2024 मा अपडेट गरिएको

यो जानकारी उपयोगी थियो? 1052

## सम्बन्धित विषयहरू

**[कोरोनाभाइरस \(कोभिड-19\) अपडेटहरू र सुरक्षा मार्गदर्शन](#)**

**[\(/covid-19/coronavirus-update-and-safety-guidance\)](/covid-19/coronavirus-update-and-safety-guidance)**



## **किनमेल मात्र गर्नेसम्बन्धी बारम्बार सोधिने प्रश्नहरू**



[\(/shop-only/shop-only-faq\)](/shop-only/shop-only-faq)

## **2-घण्टे डेलिभरीको अवधि**



[\(/2-hour-delivery-window-faqs\)](/2-hour-delivery-window-faqs)

## **खाता सुरक्षण र सुरक्षा**



[\(/app-functionality/keep-your-shipt-account-secure\)](/app-functionality/keep-your-shipt-account-secure)

## **Meijer मा उत्पादन मापन प्रयोग गरिँदै**



[\(/adrian/using-the-produce-scale-at-meijer\)](/adrian/using-the-produce-scale-at-meijer)

## **Shipt Summit Seeker Program™ मार्फत विशेष पुरस्कारहरू प्राप्त गर्नुहोस्।**



[\(/building-your-business/shopper-rewards\)](/building-your-business/shopper-rewards)

**तपाईंसँग साझा गर्न चाहेका  
उपायहरू छन्?**

**Summit Seeker पुरस्कारहरू  
अन्वेषण गर्न चाहनुहुन्छ?**

**तत्कालै सहयोग चाहिएको छ?**

## पृष्ठपोषण दिनुहोस्

(<https://survey3.medallia.com/?shipt-shopper-hub>)

## पुरस्कारहरू अन्वेषण गर्नुहोस्

(<https://shoppers.shipt.com/buildinyour-business/shopper-rewards>)

## हामीलाई सम्पर्क गर्नुहोस्

(<https://www.shipt.com/contact/>).



(/?noredirect)



<https://apps.apple.com/us/app/shipt-shopper-shop-for-pay/id976353472>



[https://play.google.com/store/apps/details?id=com.shipt.shopper&hl=en\\_US](https://play.google.com/store/apps/details?id=com.shipt.shopper&hl=en_US)

 <https://www.facebook.com/shipt/>

 <https://twitter.com/Shipt>


 <https://www.instagram.com/shipt/>

 <https://www.pinterest.com/shipt/>

© 2024 Shipt, Inc. र यसका सेवाहरू यो साइटमा खुद्रा विक्रेताहरूद्वारा सम्बद्ध वा समर्थित हुनु आवश्यक छैन।

[सेवाका शर्तहरू \(https://www.shipt.com/terms-of-service/\)](https://www.shipt.com/terms-of-service/)

[गोपनीयता \(https://www.shipt.com/legal/privacy-policy\)](https://www.shipt.com/legal/privacy-policy)

[CA गोपनीयतासम्बन्धी अधिकार \(https://www.shipt.com/legal/privacy-policy#california\)](https://www.shipt.com/legal/privacy-policy#california)  [तपाईंको गोपनीयतासम्बन्धी विकल्पहरू \(https://www.shipt.com/privacy/intake-form\)](https://www.shipt.com/privacy/intake-form)

[WA स्वास्थ्यसम्बन्धी गोपनीयता \(https://www.shipt.com/legal/privacy-policy#washington\)](https://www.shipt.com/legal/privacy-policy#washington)

[रूचिमा आधारित विज्ञापनहरू \(https://www.shipt.com/legal/privacy-policy#online-ad-choices\)](https://www.shipt.com/legal/privacy-policy#online-ad-choices)

**Helpjuice द्वारा सञ्चालित ज्ञानमा आधारित सफ्टवेयर (https://helpjuice.com/?utm\_campaign=customer\_kb)**